



नेपाल सरकार  
खानेपानी मन्त्रालय  
सिंहदरवार, काठमाडौं।

**खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्तिको लागि दरखास्त आव्हान गरिएको**

**सूचना।**

**दोस्रो पटक प्रकाशित मिति २०७८/०१/११**

प्रथम पटक मिति २०७७/१२/२५ मा प्रकाशित सूचना अनुसार पर्याप्त दरखास्त नपरेकोले खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ३ बमोजिम समितिको सोही दफाको उपदफा (२) को खण्ड (ग) बमोजिम महिला, दलित र जनजातिमध्येबाट सदस्य पदमा नियुक्त भै कार्य गर्न ऐन बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र (आवेदन दिने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट) रितपूर्वक दरखास्त आव्हान गरिन्छ। विस्तृत विवरण मन्त्रालयको वेबसाइट ([www.mows.gov.np](http://www.mows.gov.np)) र मन्त्रालयको सूचना पाटीमा हेर्न वा मन्त्रालयको प्रशासन महाशाखामा सम्पर्क राखी प्राप्त गर्न सकिनेछ ।

**दरखास्त बुझाउने स्थान:** खानेपानी मन्त्रालय (प्रशासन महाशाखा), सिंहदरवार, काठमाडौं ।

**सम्पर्क नं. :-** ४२११६५१



नेपाल सरकार  
खानेपानी मन्त्रालय  
सिंहदरवार, काठमाडौं।

**खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्तिको लागि दरखास्त आव्हान गरिएको सूचना**

दोस्रो पटक प्रकाशित मिति २०७८/०९/११

खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ३ बमोजिम समितिको उपदफा (२) को खण्ड (ग) बमोजिमको सदस्य पदमा नियुक्त भै कार्य गर्न ऐन बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट प्रस्तुत सूचना प्रकाशित भएको ७ (सात) दिन भित्र (आवेदन दिने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट) यस मन्त्रालयमा रितपूर्वक दरखास्त आव्हान गरिन्छ।

सूचना नं.	रिक्त पद	आवश्यक संख्या	योग्यता तथा अनुभव
०३/०७७/७८	सदस्य	१ जना	मान्यताप्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ्ग, समाजशास्त्र वा कानून विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त महिला, दलित र जनजाति।

**१. दरखास्त पेश गर्ने प्रक्रिया:**

खानेपानी महसुल निर्धारण आयोग पदाधिकारी सिफारिस कार्यविधि, २०७७ को अनुसूची-१ बमोजिमको दरखास्त फारम साथ देहायका कागजातहरू पेश गर्नुपर्नेछ। दरखास्त फारम यस मन्त्रालयको वेबसाईट [www.mows.gov.np](http://www.mows.gov.np) बाट download गर्न सकिनेछ।

- नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
- शैक्षिक प्रमाणपत्रको प्रतिलिपि (विदेशी विश्वविद्यालयबाट शैक्षिक उपाधि हासिल गर्नेको हकमा समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत),
- वैयक्तिक विवरण,
- अनुभव खुल्ने कागजातको प्रतिलिपि,
- सदस्यको हकमा खानेपानी महसुल निर्धारण आयोग पदाधिकारी सिफारिस कार्यविधि, २०७७ को अनुसूची-४ बमोजिमको खानेपानी महसुल निर्धारण आयोगको कार्यसम्पादनलाई प्रभावकारी रूपमा अगाडी बढाउने अवधारणा पत्र (तीन हजार शब्द नबढाई) छुट्टै खाममा सिलबन्दी गरी पेश गर्नुपर्ने,
- खानेपानी महसुल निर्धारण आयोग पदाधिकारी सिफारिस कार्यविधि, २०७७ को दफा ४ बमोजिम अयोग्य नभएको।
- अध्यक्षको हकमा पैंतीस वर्ष र सदस्यको हकमा तीस वर्ष उमेर पूरा भएको।

**२. दरखास्त बुझाउने स्थान:** खानेपानी मन्त्रालय (प्रशासन महाशाखा), सिंहदरवार, काठमाडौं।

थप जानकारीका लागि टेलिफोन नं. ०१-४२११६५१

## अनुसूची-१

(दफा ५ को उपदफा (१) सँग सम्बन्धित)

नियुक्त वा मनोनयन हुन चाहने पदाधिकारीले पेश गर्नुपर्ने दरखास्तको ढाँचा

खानेपानी मन्त्रालय महशुल निर्धारण आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्ति वा मनोनयन भई सेवा गर्न इच्छा भएकोले देहायका विवरण तथा कागजात संलग्न गरी यो दरखास्त पेश गरेको छु। सो पदमा नियुक्ति वा मनोनयनको लागि अवश्यक पर्ने योग्यता तथा अनुभव रहेको स्वघोषणा समेत गर्दछु र नियुक्ति वा मनोनयन भएको अवस्थामा प्रचलित कानून बमोजिम इमान्दारीपूर्वक आफ्नो पदीय जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

१. नियुक्ति वा मनोनयन हुन चाहेको पद:

२. दरखास्त पेश गर्ने व्यक्तिको:-

(क) व्यक्तिगत विवरण

नाम थर:-

नागरिकता नं., जारी मिति र नागरिकता जारी गर्ने जिल्ला:-

स्थायी ठेगाना:-

अस्थायी ठेगाना:-

जन्म मिति:-

सम्पर्क नं.:-

इमेल:-

(ख) शैक्षिक योग्यताको विवरण

क्र.सं.	उपाधि	विश्वविद्यालय/शिक्षण संस्था	विशिष्टीकृत बिषय क्षेत्र	उत्तीर्ण गरेको साल	कैफियत

(ग) अनुभव:

क्र.सं.	पद	तह	कार्यालय/संस्था	कार्यरत अवधि	कैफियत

(घ) लेख रचना तथा अन्य प्रकाशन

क्र.सं.	लेख रचना र प्रकाशनको नाम वा विषय	प्रकाशित जर्नल/पुस्तक	प्रकाशन भएको साल	कैफियत

(ङ) अन्य केही खुलाउनु पर्ने भए:

क्र.सं.	पद	तह	कार्यालय/ संस्था	कार्यरत अवधि	कैफियत

(च) संलग्न कागजात तथा विवरण:

- (१) नागरिकताको प्रतिलिपि,
- (२) व्यक्तिगत विवरण,
- (३) शैक्षिक प्रमाणपत्रको प्रतिलिपि,
- (४) अनुभव खुल्ने कागजातको प्रतिलिपि,
- (५) अन्य आवश्यक कागजात ।

माथि उल्लेख गरेका सबै विवरणहरू साँचो हुन झुठा ठहरे कानून बमोजिम सहुंला बुझाउँला ।

औंठाको छाप	
दायाँ	बायाँ

दस्तखत:.....

मिति:.....